




नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरतपुर अस्पताल, चितवन
वोलपत्र सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति २०७८।१।२१)

यस अस्पतालको प्रसूती वार्ड र ओ.टि.कक्ष विस्तार तथा स्तरोन्नती कार्य बोलपत्रको माध्यम बाट गर्नुपर्ने भएकोले मु.अ.क.मा दर्ता भएका इच्छुक ईजाजत प्राप्त सप्लायर्स, विक्रेता तथा निर्माण व्यवसायीहरूले रितपूर्वकको बोलपत्र तपशिलको शर्तहरू पालना हुने गरी यस अस्पतालको Website- www.bharatpurhospital.gov.np को eProcurement System मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू:

१. आ.व. २०७८/०७८ का लागि नविकरण भएको इजाजतपत्र, मु.अ.कर दर्ता सहितको स्थायी लेखा नं. प्रमाण पत्र, आ.व.०७७०७८ को करचुक्ता को प्रमाणपत्र तथा अन्य सो कार्यको लागि आवश्यक कागजपत्र पेश गर्नु पर्ने छ ।
२. बोलपत्र खरिद तथा पेश गर्नको लागि तपशिल अनुसारको दस्तुर रकम, उल्लेखित मिति र समयमा यस अस्पतालको रा.वा.बैंक भरतपुरमा रहेको चल्लीखाता नं.१३१०१०००००९६७००१ मा जम्मा गरेको बैंक भौचर पेश गर्नु पर्ने छ ।
३. बोलपत्रपत्र पेश गर्दा जमानत वापत तपशिलमा उल्लेखित रकम रा.वा. बैंक भरतपुर शाखामा कार्यालयको नाम- को.ले.नि.का.चितवन, खाता नं.- ख ३ धरौटी १३१०१००१०२०३००००, जम्मा गर्न पठाउने कार्यालयको नाम-भरतपुर अस्पताल, चितवन, जम्मा गर्न पठाउने कार्यालयको कोड नं.- ३७०००३१०२ सहितको विवरण भरी रकम जम्मा गरेको सक्कल बैंक भौचर वा कम्तिमा १२० दिन म्याद भएको यस अस्पतालको नाममा जारी भएको विड वण्ड पेश गर्नुपर्नेछ ।
४. बोलपत्र तपशिलमा उल्लेखित मिति र समयमा यस अस्पतालको Website- www.bharatpurhospital.gov.np को eProcurement System मार्फत अनिवार्य रूपमा पेश गर्नु पर्ने छ ।
५. Upload भएका बोलपत्रहरू तपशिलमा उल्लेखित मिति र समयमा यस अस्पतालमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । प्रतिनिधि उपस्थित नभएपनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरीदगर्ने वा दाखिला गर्ने अन्तिम दिन विदा पर्न गएमा सोको भोलिपल्ट क्रमश उक्त कार्य हुनेछ ।
६. बोलपत्र दाताले कबोल गरेको प्रत्येक आइटमको दररेटलाई (मु.अ.कर बाहेक) अंक र अक्षरमा स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा उल्लेखित दररेटमा भिन्नता भएमा अक्षरलाई मान्यतादिइने छ ।
७. बोलपत्र दाताले कबोल गरेको बोलपत्रमा तोकिएको परिमाण मापदण्ड अनुसार र समयमा कार्य सम्पन्न नसकेमा अन्य उपाय अवलम्बन गरी उक्त कार्य गरिनेछ । त्यसरी कार्य गर्दा बोलपत्रमा उल्लेख गरिएको मुल्यभन्दा बढी पर्न गएमा बोलपत्र दाताको धरौटी रकम वा भुक्तानी गर्न बाकि रकमबाट असुल उपर गरिनेछ ।
८. प्रसूती वार्ड र ओ.टि.कक्ष विस्तार तथा स्तरोन्नती कार्यको लागि चाहिने सम्पूर्ण सामानहरू स्पेसिफिकेशन वमोजिमको उच्च गुणस्तरको हुनपर्नेछ ।


नि. प्र. मे. सु.



९. कुनै बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस अस्पतालमा सुरक्षित रहनेछ ।
१०. निर्माण तथा मर्मतको लागि प्रयोग भएका समानहरू निरिक्षण एवं परिक्षण गर्दा सम्मौतामा उल्लेखित गुणस्तर बमोजिमका नभए सम्मौता रद्द गरिनेछ ।
११. सम्मौता गरी कार्य नगर्ने फर्मलाई नियमानुसार कालोसूचीमा दर्ताको लागि सम्बन्धित निकायमा लेखि पठाइनेछ ।
१२. शर्त रहेको, रीत नपुगेको तथा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारवाही हुनेछैन । एक फर्म वा सस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्मको नामबाट पेश गर्न पाईने छैन ।
१३. बोलपत्रदाताले खरिद कारवाहिमा भाग लिन प्रचलित कानुन अनुसार अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहिमा आफ्नो स्वार्थ नवाभिएको वा ब्यवसाय सम्बन्धि कसुरमा आफुले सजाय नपाएको भनि स्वयं घोषणा पेश गर्नुपर्नेछ । त्यस्तो स्वयम घोषणा सूचना प्रकाशित भएको मिति पछिको हुनु पर्नेछ ।
१४. यसमा नपरेका अन्य कुराहरु सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ अनुसार हुनेछ ।
१५. थप जानकारीको लागि यस अस्पतालको मर्मत शाखा साथै लेखा शाखामा सर्म्पर्क राख्न सकिनेछ ।

तपशिल

सि. नं.	ठे.नं.	विवरण	जमानत रकम	बोलपत्र दस्तुर	बोलपत्र खरिद गर्ने अन्तिम मिति	बोलपत्र दाखिला गर्ने अन्तिम मिति	बोलपत्र खोल्ने मिति	कैफियत
१	७५, ०७८।०७९	प्रसुती बार्ड र ओ.टि.कक्ष विस्तार तथा स्तरोन्नती कार्य	३५०००।	१०००।	३० औं दिनको वैकिड समय भित्र	३१ औं दिनको १२।०० वजे	३१ औं दिनको १।०० वजे	

नि. प्र. मे. सु.



Government of Nepal
Ministry of Health & Population
Bharatpur Hospital, Chitwan

Job : Maternity ward expansion & OT upgrade
Location : Block B, Ground Floor & Block A, First Floor

Tender No. 75,078/079

BILL OF QUANTITY

S.N	Description	Quantity	Unit	Rate (Exclusive of VAT)		Amount	Remarks
				In Figure	In Words		
A	Provisional Sum						
1	Relocation of Electrical wirings during dismantaling of walls.	1	job	20000		20000	
2	Relocation or shutting down of water supply/drain pipes during dismantaling of walls.	1	job	20000		20000	
					Total [A]	40000	
B	Civil Works						
1	Site clearance before and after completion of works along with the safety of staff and patient during dismantelling work (isolating the work area using green net and use of plastic sheets or spraying water to prevent dust reaching to patients) and disposing all debris within sepcified area all complete.	1	job				
2	Dismantaling of brick wall without damaging the floor tiles and disposing the same within 10m distance and cleaning the working area.	18.58	Cu.mt				
3	Good quality local chimney made Brickwork in 1:6 C/S mortar upto Ground Floor in perfect line level finished including material and transportation up to 30m, wetting the bricks,racking the joints and curing the work for at least 7 days all complete.	3.62	Cu.mt				

Prashant
नि. प्र. मे. सु.



4	Plaster Work: Preparing and applying 12.5 mm thick plaster on walls, floors etc, in 1:4 cement sand mortar in proper line and level with curing all complete	90.31	sq.mt				
5	Plaster Work: Preparing and applying 20mm thick plaster on walls, floors etc, in 1:4 cement sand mortar in proper line and level with curing all complete	28.39	Sq.mt				
6	Supplying and Laying of Flooring Tiles 600mm X 600mm, 1st class Corridor Floor ceramic VITRIFIED AND HOMOGENOUS tile of approved quality (RAK Dubai or Somany or Nitco or Equivalent) Non-glazed tile on floor surfaces of main building in 1:4 cement sand mortar in perfect line and level , Work all complete as per design, drawings, specification and approval of site Engineer.	21.96	Sq.mt				
7	Providing and laying min. two coat plain white putty (2mm thk.)(Birla, Burger, JK or eqvt.) work in ceiling, walls and other plaster surface including the rubbing the surface for good finish as per specification in approval of site engineer all complete work.	34.73	Sq.mt				
8	Painting on Interior Wall surface with two coats of plastic emulsion paint of approved color and shade over one coat of primer .	363.23	Sq.mt				
9	Sliding gate works : Supplying and fitting metal works with different deections of angles, plates, roads etc. with proper weldings with primer, complete as per instructions and specifications	11	Sq.mt				
10	Dismantaling of PCC M15 and disposing the same within 30m distance and cleaning the working area all complete.	0.5	Cu.mt				

Prashant
नि. प्र. मे. सु.



11	Providing, fitting, fixing G.I under frame using GYPSTEEL branded channel fixing 12.5mm thick Gypboard or boral plater board finishing of joints with compound & tape all complete.	4.07	Sq.mt				
12	Repairing of Wooden Door (replacing plyboard)	9	Sq.mt				
13	PVC flooring (As per Specification)	31.98	Sq.mt				
14	Automatic Sliding Door (as per Specification) Door size 1500mmx2100mm	1	nos				
	Total [B]						
	Total [A+B]						
	13% VAT						
	Grand Total						
	Name of Company :						
	Address :						
	Seal & Signature :						
	Date :						

Prashant
नि. प्र. मे. सु.



FLOORING (Anti-Static)

The OT floor finish should be laid with 2 mm homogeneous PVC Roll on adhesive base. The floor should be scratch resistant, fire resistant, chemical resistant, non-corrosive, slip resistant, smooth, anti fungi, antimicrobial impervious material. The joints in the flooring should be sealed by using a PVC welding bar of matching colour and hot air gun for fusion of welding bar with flooring to provide a continuous sealed surface. The conductive material should be uniformly impregnated as grains.

The floor should be inert to body fluids, chemicals, detergents and disinfectants and it should not be affected by temperature variation within the OT. Colour should be uniform, pleasant and matching with ambience. The floor finish should pass over a concealed cove former and continue up the wall for 100mm. The floor should be provided flat to within a tolerance of ± 3 mm over any 30 Sq. meter area. Copper grounding strip (0.05 thick, 50 mm width) should be laid flat on the floor in the conductive adhesive and connect to copper wire of grounding. The connection from copper grid should be brought out uniformly at places to form equi-potential grid.

SELF LEVELING COMPOUND (SLC) FOR FLOORING COMPATIBLE

The SLC should be of Portland cement-based, self-leveling underlayment formulated with a special blend of polymers used to level and smooth interior concrete, terrazzo, ceramic and quarry tile, epoxy coating systems, metal and non-water soluble adhesive residue on concrete prior to the installation of finished flooring – on, above or below grade. It can also be installed over concrete treated with certain curing compounds (see below). Designed specifically for the fast leveling of floors, The SLC should provide a durable, flat, smooth floor surface with minimum labor and installation time. It should be pourable or pump able when mixed with water and seeks its own level to produce a smooth, flat, hard surface.



AUTOMATION FOR HERMETICALLY SEALED SLIDING DOORS) Size-1500 x2100 mm


To maintain sterility and correct air pressure in the theatre, the door should be sliding and hermetically sealed type. Door should meet all safety requirements.

Controller should be Microprocessor based controller(CE marked). The controller should be capable of being operated by elbow switches/foot switches as well as radar switch (touch less sensor).

Regulated electro-mechanical sliding door drive. All motors used should be DC brushless motors with essential isolation from mains. The door and control should comply current IEE regulations and BS 7971 standard.

Hermetically sealed Sliding Automatic Door shall be with Vision Panels 300 mm x 300 mm with double glazed panels and hermetically sealed with blinds should be equipped for OT.

The door controller should also have the ability to sense additional loads on the door caused by any obstruction in its path and to automatically stop or reverse the direction of travel. The controller should be capable of either being operated by elbow switches/foot switches / Knee Switches/ key switches. All doors should be able to be operated easily manually in the event of failure of the power supply or the automationunits


नि. प्र. मे. सु.